



नेपाल बीमा प्राधिकरण NEPAL INSURANCE AUTHORITY



मिति: २०८२/०५/०८

नेपाल सम्बत् १९४५

नियमन १५३ (०८२/८३) च. नं. ९५६

✓ श्री इजाजतपत्र प्राप्त सम्पूर्ण जीवन तथा लघुजीवन बीमकहरु

विषय: बीमालेखको सुरक्षणमा उपलब्ध गराइने कर्जा सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा बीमालेख सुरक्षणमा प्रदान गरेको कर्जा असुलीको क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बीमकले पर्याप्त जानकारी नदिने र अन्तिममा दाबी रकमबाट कट्टा गर्ने गरेको भनी गुनासा प्राप्त हुने गरेका छन्। यस्तो अवस्थामा ऋण तथा ब्याज असुलीको लागि स्मरणपत्र वा जानकारी दिई बीमितको ध्यानाकर्षण गराउनु बीमकको कर्तव्य हुने भएकोले,

बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय-तालिका र भुक्तानी नगर्दा हुने परिणाम बारे कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस (३०) दिन अगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा इमेल वा पत्र मार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न/गराउन हुन निर्णयानुसार परिपत्र गरिएको छ।

(हृदयश्वर पण्डित)

उपनिर्देशक

बोधार्थ:

श्रीमान् अध्यक्षज्यूको सचिवालय, नेपाल बीमा प्राधिकरण।

श्रीमान् कार्यकारी निर्देशकज्यूको सचिवालय, नेपाल बीमा प्राधिकरण।